



विहादी गाउँपालिका

स्थानीय राजपत्र

खण्ड ४

संख्या ५

मिति २०७७।०९।१६

भाग २

विहादी गाउँपालिका

गण्डकी प्रदेश, नेपाल

संवत् २०७७ सालको कार्यविधि/मापदण्ड संख्या ५

उन्नत गाईभैसी खरिद गरे वापत कृषकलाई उपलब्ध गराउने अनुदान कार्यक्रम
सञ्चालन मापदण्ड, २०७७

उन्नत गाइभैसी खरिद गरे वापत कृषक लाई उपलब्ध गराउने अनुदान कार्यक्रम

संचालन मापदण्ड २०७७

कार्यपालिकाबाट स्विकृत मिति: २०७७/०९/१६

यस विहादी गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाई यहाँका सर्वसाधारण मानिसहरुलाई पशुपालन व्यवसायमा अग्रसर गराई आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत गाईभैसी खरिद गरेवापत कृषकहरुलाई अनुदान उपलब्ध गराउन यस विहादी गाउँपालिकाको स्विकृत कार्यक्रम रहेको छ । उन्नत जातका गाईभैसी पालनले कृषकहरुलाई विशेष मुनाफा हुने भएकोले गाउँपालिकाको स्विकृति लिई खरिद गरिएका उन्नत जातका गाईभैसीमा कृषकहरुलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराउन विहादी गाउँपालिका गाउँकार्यपालिकाको मिति २०७७/०९/१६ गतेको निर्णय बमोजिम यो उन्नत गाईभैसी खरिद गरेवापत कृषक लाई उपलब्ध गराउने अनुदान कार्यक्रम संचालन मापदण्ड २०७७ लागु गरिएको हो ।

कार्यक्रम : उन्नत गाईभैसि खरिद गरेवापत उपलब्ध गराउने अनुदान कार्यक्रम

१. प्रति गाई /भैसी खरिदमा ढुवानी अनुदान रु २००००।-

कार्यक्रम लागु हुने स्थान

विहादी गाउँपालिका का सम्पुर्ण वडाहरु

कृषक छनौटका आधारहरु :

१. निवेदकको नागरिकताको फोटोकपि
२. सम्बन्धित वडाको कृषक छनोट गरेको सिफारिस
३. कम्तिमा ३ देखि ५ वर्ष गाई भैसी निरन्तर पाल्ने प्रतिवद्धतापत्र
४. गाई भैसी राख्ने गोठ प्राविधिक हिसावले उत्तम रहेको प्राविधिक प्रतिवेदन
५. पशु पालनको लागी प्रोटीनयुक्त घाँसको व्यवस्था भए नभएको पशु सेवा शाखाको प्राविधिक सिफारीस पत्र
६. खरिद गरेको गाइ / भैसी दुहुनो भएको हुनुपर्ने,
७. उन्नत जातको गाई / भैसी विहादी गाउँपालिका भन्दा बाहिरवाट खरिद गरिएको प्रमाण,
८. गाई/भैसी बढीमा ४ बेत सम्म ब्यायको हुनुपर्ने (४ बेत भन्दा माथि को लागि यो कार्यक्रममा समावेस गरिने छैन)।

अनुदान उपलब्ध गराउने आधारहरु :

१. कृषकको निवेदन
२. खरिद गरेको उन्नत जातको गाई / भैसीको फोटो
३. नागरिकताको प्रतिलिपि
४. खरिद गर्नु पूर्व पशु सेवा शाखाको सिफारिस लिएको प्रमाण
५. खरिद गरेको गाई भैसीको विल वा भरपाई
६. गाई / भैसीको विमा पोलीसी
७. गाई/भैसी दुहुनो भएको प्रमाण,
८. सम्बन्धित वडा कार्यालयको सिफारिस,
९. खरिद गरेको गाई / भैसीको फोटो

आज्ञाले

ध्रुव दयाल
प्रमुख प्रशासकीय अधिकृत

विहारी गाँवपालिका